

वीरेन्द्रनगर नगरपालिका

वीरेन्द्रनगर, सुर्खेत

योजना अनुगमन तथा सुपरिवेक्षण समिति

२०७८ श्रावण देखी ०७८ आश्विन १५ गते सम्मको गतिविधि प्रतिवेदन

१ पृष्ठभूमी

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा १६ उपदफा ४ ख ५ तथा स्थानिय तहको बार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ को दफा ६.२.२ बमोजिम अनुगमन तथा सुपरिवेक्षण समितिले बार्षिक अनुगमन कार्य योजना बनाई कार्यान्वयन गर्ने र सो को प्रतिवेदन प्रत्येक २ महिनामा कार्यपालिका बैठक पेश गरि छलफल गर्ने प्राब्धान रहे बमोजिम नगरपालिकामा संघिय सरकार प्रदेश सरकार सहित नगरपालिका द्वारा संचालित ५ वटै विषय क्षेत्र (पुर्वाधार सामाजिक आर्थिक वातावरण विपद र सार्वजनिक सेवा प्रवाह तथा शुसासन) गत योजना तथा कार्यक्रमको यस नगरपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिवाट अनुगमन गरी यो प्रतिवेदन तयार गरिएको छ ।

२ उदेश्य

- नगरपालिकावाट चालू आ व ०७८।७९ मा भए गरेका विभिन्न योजना तथा कार्यक्रमहरूको अनुगमन गरि देखिएको अवस्था र अनुगमन समितिवाट दिएका सुझावको जानकारी कार्यपालिकामा पेश गर्ने ।
- अनुगमन समितिवाट हाल सम्म भए गरेका गतिविधिको जानकारी कार्यपालिकामा पेश गर्ने ।

३ योजना अनुगमन टोली

संयोजक श्री मोहनमाया ढकाल

सदस्य श्री मोती प्रसाद कडेल

सदस्य श्री लोक प्रसाद चालिसे

सदस्य श्री टोपवहादुर दर्लामी

सदस्य श्री टीकारम ढकाल प्रमुख प्रशासकिय अधिकृत

उपसचिव श्री ललित विक्रम शिंह शिक्षा यूवा तथा खेलकूद शाखा प्रमुख

सदस्य सचिव श्री प्रकाश पौडेल योजना अधिकृत

ई विशाल अधिकारी पुर्वाधार शाखा प्रमुख

स ई राजन तिवारी पुर्वाधार शाखा प्रमुख

सम्बन्धित वडाका प्राविधिकहरु

३ अनुगमन समितिवाट भए गरेको अनुगमन गतिविधि

क आयोजनाको स्थलगत अनुगमन र दिएका सुझावहरु

क्र सं	आयोजनाको नाम	कूल लागत	मूल्याकन अक	समितिवाट दिएका सुझावहरु
१	मा वि करैखोला पक्की भवन	२००३१२९।	२०७५०८।	अन्तिम विल भुक्तानी
२	शिद्धवाल वहिरा स्कूल	२०८६८२८	२०८११०५।	अन्तिम विल भुक्तानी
३	रमेश खत्रीको घर देखि उत्तर नाला निर्माण वडा नं १	१५०००००।	८५२०००।	अन्तिम विल भुक्तानी
४	नगर भित्रका विभिन्न सडक मर्मत कार्य	१०००००००।	२८५४०००।	पहिलो रनिड विल भुक्तानी
५	स्याउलि वजार शिव मा वि सडक वडा नं ९	९४७६०९५।	४०८८३७६।	पहिलो रनिड विल भुक्तानी
६	वडा कार्यालय भवन निर्माण वडा नं ६	३००००००।	२३७८९२७।	अन्तिम विल भुक्तानी
७	छेडा वाघखोर सडक स्तरउन्ती वडा नं १४	२६९६०००।	१५७१६०३।	अन्तिम विल भुक्तानी
८	शिद्धवाल वहिरा स्कूल	२२७८०६०२	४९००००५।	पहिलो रनिड विल भुक्तानी

ख अनुगमन समितिवाट भएका अन्य गतिविधिहरु

- नगरपालिकाका प्राविधिक कर्मचारीहरूलाई निर्देशन बैठक १ पटक
- नगरपालिकाका सवै वडाका अध्यक्ष र वडा सचिवहरू संग समन्वय बैठक १ पटक ।
- नगरपालिकाका विषयगत समितिका पदाधिकारी र शाखा प्रमुखहरू संग समन्वय बैठक १ पटक ।
- अनुगमन समितिको बैठक संख्या ७ वटा

छलफलका विषयहरू

- सवै शाखा तथा वडा कार्यालयले कार्यान्वयन गर्न तोकिएका योजना तथा कार्यक्रमहरू २०७९ वैशाख भित्र सम्पन्न गर्न कार्य योजना सहित आवश्यक तयारी गर्ने ।
- ५ लाख भन्दा वढी लागत भएका सवै क्षेत्रका आयोजना तथा कार्यक्रम अनुगमन समितिले अनुगमन तथा फरफारकको सिफारीश गर्ने ।
- राजस्व संकलनलाई प्रभावकारी बनाउन अनलाईनवाट ई पेमेन्टको ब्यवस्था मिलाउने ।

४ उपलब्धीहरू

- शाखा तथा वडाहरूले कार्ययोजना बनाई २०७९ वैशाख भित्र कार्य सम्पन्न गर्न तयारीमा लागेको र हाल सम्म २१ वटा पूर्वाधार आयोजनाको वोलपत्र समेत आव्हान भएको ।
- वडाहरूवाट समेत पूर्वाधार आयोजनाहरू संचालनका लागि उपभोक्ता समिति गठन भै २ वटा वडाहरूमा उपभोक्ता अनुशिक्षण भएको अन्य वडाहरूमा समेत उपभोक्ता समिति गठन जारी भएको ।
- गत आ व का क्रमागत ८ वटा पूर्वाधार आयोजनाहरूको स्थलगत अनुगमन भै प्राविधिक विल बमोजिम भुक्तानी सिफारीश भएको ।
- सवै पूर्वाधार आयोजनाहरूको लागत अनुमानको संक्षेपिकरण तथा मूख्य कार्य नेपालिमा योजना कार्यान्वयन कर्तालाई उपलब्ध गराउन ब्यवस्था मिलाउने ।

५ सुझाव

- सवै वडाहरूमा कार्यतालिका बमोजिम उपभोक्ता समिति गठन भएको हुंदा यथाशिघ्र उपभोक्ता समिति मार्फत गर्ने आयोजनाहरूको उपभोक्ता समिति गठन गरी कार्तिक मंशिर १५ भित्र पूर्वाधार तर्फका आयोजनहरूको ठेक्का वा उपभोक्ता समिति संग सम्झौताको प्रकृया सम्पन्न गर्ने ।

- वडाहरुमा संचालित आयोजनाहरुमा वडा समितिको नियमित अनुगमनलाइ विशेष जोड दीनु पर्ने ।
- पुर्वाधार वाहेकका अन्य योजना तथा कार्यक्रमहरुको अनुगमनका लागि समितिमा पेश हुने नगरेकाले कम्तिमा ५ लाख माथीका सवै योजना तथा कार्यक्रम को फरफारकको सिफारिश यस समितिवाट अनिवार्य गर्न सवै शाखाहरुमा पत्राचार गर्ने ।

प्रतिवेदन तयार कर्ता

प्रकाश पौडेल

सदस्य सचिव

प्रतिवेदन पेश कर्ता

मोहनमाया ढकाल

सयोजक

२०७८।६।२०